

# ज्ञानज्योति

आध्यात्मिक तथा नैतिक जागृतिका लागि समर्पित



वर्ष : १६ अंक : ११

मासिक

२०७३ ज्येष्ठ

## सर्वोच्च शक्ति परमात्मा

क्रृ ब्रह्माकुमार भगवान् आबूरोड

**हा**मीसँग यो प्रथा प्रचलित छ— कुनै पनि विशेष कार्य गर्नेको यादगाररूप कुनै विशेष दिन वा उत्सवको रूपमा मनाइन्छ । हरेक राम्रो कर्म गर्नेवालाको महिमा वा गायन हमेसाका लागि एउटा यादगार दिन बन्दछ । संसारमा अनेक सन्त, महात्मा, ऋषि, धर्म पिता, वा कान्तिकारी वीरहरूले जन्म लिएर केही विशेष कार्य गरेर गए । उनीहरूका कर्मको गायन सधै हाम्रो जिभ्रोले गाइरहन्छ । उनीहरूको जन्मदिन वा मृत्यु वा कर्मको गायन कुनै विशेष दिनमा गाउँछौं । दिनको विशेष नाम पनि हुन्छ जस्तै— बालिमीकि जयन्ती, गान्धी जयन्ती, गुरुनानक जयन्ती, बाल दिवस, स्वतन्त्रता दिवस, शिक्षक दिवस, आदि.... ।

**भन्जुको तात्पर्य यो हो—** कोही यस धर्तीमा आएर श्रेष्ठ कार्य गरे त्यसैले त यी विशेष दिन मनाइन्छन् । फेरि यी सबैभन्दा उच्च जसलाई यी सबै महान् आत्माहरूले आफ्नो आधार बनाए र सधै आफ्नो हर कर्मको श्रेय उसलाई नै दिए उसैबाट शक्ति लिएर आफ्नो कार्यमा सफलता प्राप्त गरे, जसको गायन, पुजन, महिमा र गुणगान हर घर-घरमा हर दिन हुन्छ । सोच्नुपर्ने कुरा छ । जसको हर दिन गायन, पुजन भइरहेको छ, उनै सर्वोच्च शक्तिको पनि त यस धरामा अवतरण भएको होला र उहाँको कर्तव्य सामान्य होइन विशेष नै हुनुपर्छ ।

**परमात्माको आउने समय—** आफ्नो नाम अनुसार (कल्याणकारी, पतित-पावन, दुःखहर्ता, सर्वशक्तिमान) त परमात्माको अवतरण त वर्तमानमा नै हुनुपर्ने हो किनकि यी सबै कर्तव्यहरू गर्ने समय त यही हो । यस समय समाजमा पाप, दुःख, अकल्याण व्याप्त छ ।

**परमात्माबाट प्राप्ति :** परमात्माबाट हामीलाई कुनै स्थूल प्राप्ति हुँदैन, जस्तै— पैसा, बच्चा, नोकरी, आदि । परमात्माबाट त ती प्राप्तिहरू हुन्छन्, जसबाट मनुष्य आत्माले आफूलाई शक्तिशाली महसुस गर्न सकोस् । व्यक्तिलाई हर परिस्थितिमा बलियो बन्न सिकाउने जस्तै— निन्दा-स्तुति, मान-अपमान, लाभ-हानि,

सबै समय समान रहोस् । जसरी कुनै बच्चालाई स्कुलबाट होम वर्क दिइन्छ । यदि आमा-बुवाले बच्चाको होम वर्क आफै गरिदिए भने त बच्चा मजबुत बन्दैन, कमजोर बन्दै जान्छ, तर आमा बुवाले उसलाई होम वर्क गर्न सिकाएर अगाडि बढाए भने बच्चा मजबुत बन्दै जान्छ । ठीक यसैगरी परमात्माले हामीलाई परिस्थितिसँग सामना गर्न सिकाएर मजबुत बनाएर हाम्रो इच्छाहरूको पूर्ति गर्नुहुन्छ । आज दुनियाँमा कोही मानिसहरू यो सम्झन्छन्— भगवान् हाम्रो साथमा हुनुहुन्न, हाम्रो भारयमा त दुःख नै लेखेको छ । तर सोच्ने कुरा छ— परमात्मा त हामी सबैका पिता हुनुहुन्छ । माता पिताले यही चाहेको हुन्छ— सधै बच्चासँग नै रह्न, तर बच्चाले वास्ता गर्दैन भने चाहेर पनि उनीहरूसँग बस्न सक्दैनन् यसरी नै हामी पनि भगवान्ले बताउनुभएको मार्गमा चल्दैनौ भने उहाँले चाहेर पनि हाम्रो साथमा रहन सक्नुहुन्न । उहाँले दिइ त रहनुभएको छ, तर हामीले नै लिने ढोका बन्द गरेका हुन्छौं ।

**परमात्माबाट यसरी मिल्दू शक्ति :** कुनै डाक्टरको छोरोले आफ्नो पिताको प्रेमको महसुस तब गर्दै जब उसले उनलाई डाक्टर नभनी पिता, पापा वा डेढी भनेर बोलाउँछ । उसले डाक्टर साहेब भन्दैन । भगवान्सँग पनि मनुष्यको यस्तै सम्बन्ध छ । उसले यस सम्बन्धबाट याद नगरी, भगवान्, ईश्वर, गड, खुदा, प्रभु भनेर बोलाउँछ । परमात्मासँग धेरै नजिकको नाताले बिहान बेलुकामात्र होइन, हर समय याद आओस्, तमाम प्राप्तिको महसुस भइरहोस् । जुन शक्ति उहाँ सर्वोच्च शक्तिसँग छ, उहाँ हाम्रो माता पिता बन्धु सखा सबै हुनुहुन्छ ।

दुनियाँको कुनै पनि खराब माहोलले हामीलाई नोक्सान पुऱ्याउन सक्दैन । जब हामी स्वयं उहाँ सर्वोच्च शक्तिसँग हर कार्यको सुरुवात गर्दछौं वा कुनै व्यक्ति वस्तुको सम्पर्कमा आउँछौं भने यस्ता खराब वातावरणहरूबाट पनि बच्न सक्दछौं ।

**परमात्माको कर्तव्य—** आजको समयमा अधिकतम मानिसहरू यो सोच्दछन्— परमात्माले



**टाँडी :** सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई ईश्वरीय उपहार प्रदान गर्नुहुँदै ब्रह्माकुमारी लक्ष्मी दिदी साथमा माननीय उद्योग मन्त्री सोमप्रसाद पाण्डे ।



**रजहर :** जनज्योति सांस्कृतिक मेलामा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रद्वारा प्रदर्शित भाँकीको उद्घाटन गर्नुहुँदै पूर्व प्रधान मन्त्री माधव कुमार नेपाल, ब्रह्माकुमारी सरस्वती, ब्र.कु. जमुना तथा अन्य ।



**सानेपा :** स्वर्णिम संसारका लागि मूल्यनिष्ठ शिक्षा कार्यक्रमको उद्घाटन गर्नुहुँदै राजयोगिनी ब्रह्माकुमारी राज दिदी, लक्ष्मी बहादुर श्रेष्ठ (एन.बी.ग्रुपका सी.इ.ओ), ब्र.कु. रामसिंह, ब्र.कु. गङ्गा तथा अन्य ।



**वीरगञ्ज :** नव निर्मित ब्रह्माकुमारी पाठशालाको उद्घाटन गर्नुहुँदै माननीय सभासद् बलवीर चौधरी, ब्रह्माकुमारी रवीणा दिदी तथा अन्य ।



## शिव भगवानुवाच

कुनै पनि पेपट परिपक्व बनाउनको लागि, जगलाई बलियो बनाउनको लागि आउँछ, त्यसमा नआतेउ। बाहिट हलचल भए पनि युक स्केप्टमा विटाम लगाउने अभ्यास गट, जतिसुकै विष्टाट होस्, युक स्केप्टमा स्मेट। भोक-प्यास, ठण्डी-गर्मी सबै भए पनि संस्कार प्रकट नहोस्, स्मेट्ने शतिनद्वारा विटाम लगाउन। धेउ समयको यही अभ्यासले पास विद अनट बनाउँछ।



## सम्पादकीय



### फर्किएर हेरौ

प्रत्येक पूर्णिमाको मध्ये १२ बजे चन्द्रमाको सम्पूर्ण सुन्दरताको उनमादमा समुद्रको ज्वारभाटाले मानौं चन्द्रमालाई आलिङ्गन गरी पो हाल्छ कि जसो गरी आफ्नो स्वीकार्यताको परिचय दिन्छ। सम्पूर्ण स्वीकार्यताको सुन्दरता बडो अनुपम हुने गर्दछ। उत्कृष्टताको परिचय हो ज्वारभाटा। नियम मानव मनको खुसीमा पनि यही लाग्नु हुने गर्दछ। खुसीको ज्वारभाटा प्रस्फुटन भएपछि मानौं जीवन सम्पूर्णतामा पुऱ्यो। ज्वारभाटा र खुसी सापेक्ष हुने गर्दा रहेछन्। जति जति खुसीको बेग अनियन्त्रित हुन थाल्दछ, प्रकर्मपनको प्रभाव मानव स्वास्थ्यमा तत्काल देखा पर्दछ। खुसी र स्वास्थ्य एक रथका दुई पाड्ग्रा हुन्। खुसीको सघनता र प्रगाढताको औसत नै आन्तरिक स्वास्थ्यमा प्रतिष्ठायाँ बनन थालिहाल्दछ। स्वास्थ्यलाई आफ्नो अनुकूलतामा रहेको देख्न चाहनेले खुसीको झोतहरूलाई ध्यान दिनुपर्दैरहेछ।

खुसी र सुख फरक विद्या हुन्। खुसीको मार्गमा अनायास सुखले आफ्नो परिभाषा देखाउन खोजदछ, बडो विचार पुन्याउन पर्ने हुन्छ। खुसी मनसँग सरबनिधि हुन्छ भने सुख शरीरसँग हुने गर्दछ। शरीरलाई आराम दिनुपर्दछ दुविधा रहेन तर सुविधाको घनचक्रकरमा परेर खुसीलाई दुविधाको छायाँ पार्न हुँदैन। स-साना कुराहरूमा हेर्ने मानव दृष्टिकोणले खुसीलाई अन्ततः स्वभावमा बदली दिँदो रहेछ। स्वभाव र अभाव मानव दृष्टिकोणका दुई सिकका हुन्। अभावको विकल्प खोजन सकिन्छ परन्तु स्वभाव स्व-सिर्जित मान्यता र आदतहरू हुन्। भएर पनि अभावको महसुस गर्नेहरूको जमात मनङ्गो बढन थालिसकेको छ।

खुसीलाई जीवनको निधि बनाउनका लागि विविध उपाय प्रयुक्त होलान्, समयको पुकारले आफ्नो परिभाषा दिई जानेछ अपितु आजका दिनसरमा आइपुऱ्टा सर्वमान्य, सहज र सुलभ मान्यताको चर्चा गर्नु उपयुक्त होला।

जीवनलाई फर्केर हेर्दा स्वर्णिम समय बालपन र बच्चाको समय अत्यन्त रहरलाहदो मानिएको छ। निद्राको समयमा समेत खुसीले गद्गद हुँदै गर्दा दिनभरीमा सातसय पटक मुस्कराउँछ एउठा बालक। यथार्थमा निश्चन्त, निर्विकार र निश्चयको प्रतिगूर्ति बचपना, जीवनको उद्गम हो खुसीको लागि।

जति जति बेला अवसर मिल्दछ, जीवनका अधिकतम सुन्दर क्षणको सम्बेदनालाई वर्तमानमा बिरब गर्न सक्नु, अति उत्तम तरिका हुन पुऱ्यो रहेछ। पछि पर्केर एक नजार हेर्ने प्रवृत्ति आज चौतर्फी प्रयोग गरिन थालिएको छ।

द्यानका लागि यो प्रारम्भिक अवस्था हो। पछाडि पर्केर हेर्दा कतिसरम पछाडि बचपनामा जान सकिन्छ, मनलाई डोन्याउँदै लैजाग्नु अति उत्तम उपाय हो। बचपन प्रायः हरेक मानिसका लागि खुसी, सफल र असल हुने गर्दछ। संकल्पका आधारमा त्यो पछिल्लो अवस्थामा पुऱ्योर सम्पूर्ण खुसीको अनुभूतिका साथ वर्तमानमा फर्की हेर्ने अभ्यासले अनायास मानसिक अवस्था सशक्त हुन थाल्दछ। बचपनको स्मृति बनिरहन्छ, परिणाम जीवन तरियालीमय बन्न पुऱ्यदछ।

अभ्यासको सघनतामा पूर्व जन्महरूका स्मृतिहरू पनि आइदिन सक्ने हुन्छन्।

### सर्वोच्च ..... ...

सृष्टिमा आएर कुनै असुरको विनाश गर्नुभएको हो, भनौं कुनै शरीरलाई समाप्त गर्नुभएको हो तर बुझ्नुपर्ने कुरा के छ भने शरीरलाई समाप्त गर्दैमा सुख शान्तिको दुनियाँ स्थापना हुँदैन। शरीरभित्र जुन चैतन्य आत्मा शक्ति छ त्यसभित्र रहेका शक्तिमा खराब बानी, स्वभाव र चरित्र मिसिसएका छन्। यसलाई ज्ञान शस्त्रद्वारा सफाई गरेर खराबी हटाउने कार्य गर्नुहुन्छ। पापीलाई होइन अपितु पापलाई समाप्त गर्दा फाइदा होला। आफ्नो सुख शान्तिका प्रकम्पनद्वारा आत्मालाई सफा गर्ने कर्तव्य परमात्माको हो। यस पतित आसुरी सृष्टिको परिवर्तन तबमात्र हुन सम्भव हुन्छ।

उहाँ सर्वोच्च शक्तिको परिचय : यी स्थूल आँखाले देखिनेवाला महान् आत्मा, पुण्य आत्मा, देव आत्मा, धर्म आत्मा, मनुष्य आत्माहरूभन्दा उच्च जसलाई सर्वधर्मले मान्दछ, जो सर्व धर्म आत्माहरूका पिता हुनुहुन्छ। उहाँ ज्योति बिन्दू गड इज लाइट, खुदा ए नूर, एकोकार, नाम- शिव (कल्याणकारी), रूप- ज्योतिस्वरूप, घर- परलोक। \*

यसका लागि अति गहिराइ र सूक्ष्मताको खाँचो हुने गर्दछ। यसो नगरौं। खतराको घण्ठी बजन सक्ने पनि हुन्छ। यही जीवनको बचपनको स्मृति पनि पर्याप्त हुने गर्दछ, खुसीको ज्वारभाटाका लागि।

खुसी हुनका लागि कुनै कार्य गरिरहेका छौं भने सरभावना अन्ततः दुःख हात लाउदछ। मानव मन विकल्पको सागरहो। अपितु खुसीभएरहरेककर्मलाईगर्नेस्वभाव बसाल्दै जाओ। खुसी जीवनको लक्ष्य नबनोस, परन्तु यात्रा भने अवश्य बनाउन सकौं। पलपलको आनन्द लिओ। जहाँ छौं, यथार्थको धरातलमा रहने कोसिस गरौं। अनुमानको सिकार बन्नबाट बचौं। अनुमानले हनुमान हनुमाट रोकिदिन्छ। शक्तिको प्रतीक हो हनुमान।

अनुमान खुसीको जहर हो, सर्वज्ञ गराइदिन्छ। एक प्रसङ्ग। २४ वर्षको छोरालाई लिएर बुवा बसमा सवार गर्दैगर्दा सामुन्जेमा एक भद्र जोडी पनि रहेछन्। बेला त्यही थियो, छोराले बाबुलाई भनेछ, बुवा, जहुगलका रुखहरूले छोडी पछाडि दौडिरहेका छन्। आकाशका बादलले अनि हामीलाई छोडि अगाडि दौडिरहेका छन्। के मो ? समीपमा रहेका जोडीले बालक मानसिक विमारी भएको अनुमान गरेर, बाबुलाई तत्काल मानसिक अस्पतालमा भर्ना गराउन सुझाव दिएछन्। मुस्कुराउँदै बाबुले छोराको २४ वर्षपछि आज नै आँखाको अपरेसन सफल भएका कारण खुल्ला संसार देखिरहेको रहस्योदयाटन गरिदियो। भद्र जोडी निस्तब्ध ! यथार्थता हो यो जीवनको !

- ब्रह्माकुमार विजयराज सिंग्हेल

आफ्नो चलन द्य चेहुराबाट सत्यताको सभ्यताको अनुभव गराउनु नै श्रेष्ठता हो।

शिवबाबा



## आध्यात्मिक चेतना र व्यावहारिक पक्ष

ब्रह्माकुमार रामचंद्रिंह डेर, काठमाण्डौ

विधिको अभ्यास गर्ने पर्दछ । आध्यात्मिक चेतनाले व्यक्तिलाई यस प्रकारको उच्च कोटीको चिन्तन र अभ्यास गर्न स्वतस्फूर्त उत्प्रेरणा दिन्छ ।

आध्यात्मिक चिन्तन र चेतनाबाट परिचालित व्यक्ति व्यवहारिक रूपमा पनि कुशल, योग्य, मिलनसार, सत्कर्म र सत्व्यबहारको धनी हुन्छ । उसको सम्पर्क, सम्बन्ध र सान्निध्य पनि मानिसको लागि लाभकारी र प्रेरणाको आधार बन्दछ किनकि आध्यात्मिक चिन्तन र जागृतिमा रहने व्यक्तिका प्रत्येक बोल युक्तियुक्त, ज्ञानयुक्त र राजयुक्त हुन्छन् । उसका प्रत्येक शब्दमा मानिसलाई हौसला, उमङ्ग र उत्साह दिने बल रहेको हुन्छ । उसबाट कदाचित फलतु र वर्थ बोली निस्किन सक्दैनन् । वचन र वाणीमा माधूर्य, शालीनता, शिष्टता र सम्मानको भाव रहन्छ । अहंकारजन्य वाणीको प्रयोग गरेर कसैको चित्त दुखाउने, अरुको हृदयमा चोट लाग्ने खालका तिता शब्द प्रयोग हुन्दैनन् । प्रत्येकको मनोबललाई बढाउने, निराशामा पनि आशा पैदा गरिदिने, चिन्ता, भय र अशान्त मनस्थितिलाई समेत निश्चिन्त, निर्भय र शान्त बन्न बल दिने खालका सत् वचनहरू प्रवाहित हुन्छन् । उसले आफ्नो सिद्धान्त बनाएको हुन्छ कि कसैले अपमानजनक र आलोचना गर्ने खालका कटु वचन र वाणीको प्रयोग गरेता पनि आफ्नो तर्फबाट कदाचित त्यस प्रकारको वचनको प्रयोग गरिने छैन । अरुका कारण आफ्नो वाणीको शिष्टता, सभ्यता र सदाचारलाई तिलाज्जली दिइने छैन । आफ्नो वाणीको धर्म र मर्मलाई हर परिस्थिति र अवस्थामा शालीन र सम्यक नै राखिने छ । अरुले गाली गरे पनि आफूबाट स्नेह र महिमाको बोल नै प्रयोग हुनेछ ।

आध्यात्मिक ऊर्जाले ऊर्जाशील व्यक्ति व्यावहारिक कर्मको कसौटीमा कुशल र सत्यनिष्ट रहन्छ । ऊ कुनै पनि प्रकारको प्रलोभनको प्रभावमा नआई सत्य, इमानदारी तथा निःस्वार्थभावका साथ आफ्नो कर्तव्य निर्वाह गर्दछ । उसमा कुनै प्रकारको छल, कपट, लोभ-लालच वा चलाखी र चतुर्याइँको धूर्तपना हुन्दैन । ऊ मनसा, वाचा र कर्मणामा समान रहन्छ । ऊ कहिल्यै पनि वचनले एउटा कर्म र व्यवहार अलगै हुने दोधारे मापदण्ड नीतिवाला हुन्दैन । भित्र र बाहिर समान रहन्छ तथा सबैको विश्वासपात्र हुन्छ । कहिल्यै पनि अवस्था र परिस्थितिमा उसले विश्वास गुमाउने वा छल्ने कार्य गर्न सक्दैन । अनेक प्रकारका डर, धम्की र चुनौतीका बीचमा पनि ऊ आफ्नो सत्य सिद्धान्तसङ्ग सम्झौता गर्न सक्दैन । अध्यात्म चेतनाले उसमा अथाह नैतिक बल प्रदान गरेको हुन्छ । यद्यपि वर्तमान तमोगुणी, असत्य र अत्याचारको यस कालखण्डमा यस प्रकारको सदाचार र व्यवहारलाई बनाइ राख्न वा आत्मसात गर्न कठिन र चुनौतिपूर्ण छ तथापि आध्यात्मिक ऊर्जा र बलको सहाराले उल्लिखित सत्य व्यवहार र कर्मलाई स्थायी रूपमा बनाइ राख्न असम्भव भने छैन ।

आध्यात्मिक चिन्तनले निस्किय जीवनलाई कदाचित स्वीकार गर्दैन । आफ्नो काम, कर्तव्यमा दत्तचित्त भएर अभिरुचीका साथ परिश्रमी बन्न जागरूक गराउँदछ । आफ्नो कर्ममा दक्षता र कुशलता प्राप्त गर्न समेत उत्प्रेरणा दिने गर्दछ । कुनै कार्य गर्दा हुने सफलता र असफलताका बीच सन्तुलित रहने सीप र कलाको विकास गर्दछ । सफलतामा हाँस्ने र मातिने तथा असफलतामा रुने र आतिने दुवै प्रकारको असन्तुलित मनस्थिति र व्यवहारलाई परिवर्तन गरी समझाव र स्थिरभावको व्यक्तित्वको निर्माण गर्दछ । व्यक्तिगत उन्नति र प्रगतिका लागि आफ्नो योग्यता र दक्षताको प्रयोग गरी सुख, सुविधाका साधन आर्जन गर्न र तिनीहरूको प्रयोग गर्न आध्यात्मिकताले कुनै प्रकारको छेकबार गर्दैन तर तिनीहरूमा अनासक्त भाव राखी प्रयोग गर्ने शिक्षा दिन भने चुक्दैन । असीमित सांसारिक इच्छा आकांक्षाबाट आफूलाई सुरक्षित रहन भने आध्यात्मिक विद्याले सजक गराउन खोजिरहेको हुन्छ ।

पृष्ठ संख्या ५

अध्यात्मिक व्यवहारिक पक्ष

— गौतम बुद्ध



**आध्यात्मिक चेतना** र जागृतिले मानिसमा सद्विवेक जागृत हुन्छ । सद्विवेक जागृत हुनु आध्यात्मिकताको पराकाष्ठा स्थिति मान्न सकिन्छ । किनकि सद्विवेकले मानिसमा जहिले पनि सकारात्मक सोच, चिन्तन र उत्कृष्ट भावनाहरू पैदा गरिदिन्छ । सद्विवेक जागृत रहँदा बुद्धि दिव्य बन्दछ तथा संकल्प, संस्कार र शक्तिलाई सही दिशा निर्देश गर्न सक्दछ र बुद्धिको निर्णयिक शक्ति सही हुन्छ । सद्विवेक जागृत हुँदा बुद्धिको एकाग्रताको शक्ति सशक्त हुन्छ । सत्य र असत्यको पहिचानका साथै निर्णय लिँदा त्रिकालदर्शी बनी कर्मको परिणामको आदि, मध्ये र अन्त्यको ख्याल राखी निर्णय लिइन्छ । बुद्धि कुनै प्रकारको दोधारे अवस्थामा हुँदैन । अन्तस्करणमा निहित स्वार्थ नभएर बेहद कल्याणको भावनाले ओतप्रोत रहन्छ । आध्यात्मिक चेतनाले जागृत व्यक्ति सभ्य, शालीन र समभावले सम्पन्न हुन्छ ।

आध्यात्मिक चेतनामा मानिसले सर्व प्रथम आफ्नो सुधार र परिवर्तनको पक्षलाई प्रधानता दिन्छ । उसको चिन्तन आत्मनिरीक्षण, र स्वविश्लेषणमा केन्द्रित रहन्छ । उसले यस तथ्यलाई गहिराइसङ्ग बुझेको हुन्छ कि बाह्य सुधारको मूलाधार नै आन्तरिक शुद्धी हो । आध्यात्मिक चिन्तनमा शान्तिसँग र एकन्तमा बसेर आफ्ना विचार, भावना र स्वभाव-संस्कारलाई धनिभूत भएर राम्रोसङ्ग निरीक्षण गरी आफ्ना सबल पक्ष र कमजोर पक्षको यथार्थ जानकारी गरिन्छ तथा सकारात्मक पक्षलाई अझ विकसित र सशक्त गर्ने तथा कमजोर पक्षलाई निरूपण र समाप्त गर्दै जाने आन्तरिक पुरुषार्थ गरिन्छ । कतिपय संस्कारजन्य सूक्ष्म कमजोरीहरू अर्धचेतन तथा अचेतन मनको गहिरो भागमा सुसुप्त तर सशक्त अवस्थामा विद्यमान रहन्छन् । तिनीहरूलाई स्पष्ट रूपमा बुझ्न र महसुस गर्न आध्यात्मिक चेतना र चिन्तनले छर्लङ्ग गरिदिन्छ । मानिसलाई भित्रबाट महसुस गराई तिनीहरूको परिवर्तन र सुधारका लागि हौसला र प्रेरणा दिने गर्दछ । मानिस गम्भीरतापूर्वक आफ्नो आन्तरिक परिवर्तनमा प्रयत्न गर्न थाल्दछ ।

आध्यात्मिक चेतनाले मानिसलाई स्वअनुभूति र स्वधर्मका विषयमा चिन्तन गर्ने, सम्भिन्न र त्यसलाई पछिल्ला समयमा व्यावहारिक पक्षमा कर्तान्वयन गर्ने कुरामा उत्प्रेरित गर्ने गर्दछ । वर्तमान युगमा मानिसको स्वयंप्रतिको अवधारण नै गलत छ भन्न आपत्ति न होला । आफूलाई विनाशी शरीरमात्रै हुँ र शरीर परित्यागपछि आत्मिक अस्तित्वको निरन्तरता काल्पनिक वा मान्यतामात्रै हो भन्ने बुझाई छ । सबभन्दा ठूलो धोका यही भएको छ । साथै मानिसमा रहेका काम, क्रोध, ईर्ष्या, लोभ, धृणा उसका स्वाभाविक र नैसर्गिक कमजोरी हुन् भन्ने बुझाई छ । यस मनस्थिति र मान्यताका बीच आध्यात्मिक ज्ञानले नयाँ तरिकाले सोच्ने र विचार गर्ने मार्ग प्रशस्त गर्दछ । जसबाट मानिस स्वयंको अविनाशी अस्तित्वलाई यथार्थ रूपमा बुझ्न सफल हुन्छ । आफ्ना मौलिक गुण, धर्म र स्वभाव वास्तवमा शान्ति, प्रेम, पवित्रता, खुसी र आनन्द हुन् बहु विकारजन्य कमजोरी पछिल्ला आत्मिक विक्षिप्ति हुन् भन्ने सत्य निकौलमा व्यक्ति पुरदछ । यसका अतिरिक्त आत्मालाई पुनः उसको मौलिक अवस्था र गुणस्वरूपमा पुनर्स्थापित गर्न परमात्म सत्ता अर्थात् सर्वोपरि सत्ताको आवश्यकता पर्दछ । यसका लागि मानव आत्मालाई परम सत्तासङ्ग योगयुक्त हुनै पर्दछ । आत्मिक व्याट्रीको डिसचार्ज रितिलाई रिचार्ज गर्न आध्यात्मिक ऊर्जाको परमश्रोतसङ्ग कनेक्सन र कम्प्युनिकेसन हुने राजयोग



## કસરી સ્વયમ્ભલાઈ સકારાત્મક રાખણે

ઉત્તર માન્દે એટા સેઠકા પસલમા નોકરી ગર્દથ્યો । ઊંધે ઇમાનદારી ર લગનશીલતાકા સાથમા કામ ગર્દથ્યો । ઉસકો કામબાટ સેઠ ધેરૈ પ્રસન્ન થિયો ર સેઠદ્વારા મિલ્ને તલબબાટ ત્યસ વ્યક્તિકો ગુજરા આરામસાંગ ચલ્દથ્યો । યસરી ને દિનહરુ ગુજિદ્રહેકા થિએ । એકદિન ત્યો માનિસ આપનો માલિકલાઈ નભનિકનૈ કામબાટ બિડામા બસ્યો । ત્યો વ્યક્તિ નઆઉંદા સેઠકો કામ રોકિયો । ત્યતિખેર ઉસલે સોચેકો થિયો— યસ વ્યક્તિલે યતિ ધેરૈ દિનદેખિ ઇમાનદારીતાસાંગ કામ ગરિરહેકો છે । મૈલે ધેરૈ દિનદેખિ યસકો તલબ બઢાએકો છૈન । યતિ કમ પૈસાબાટ યસકો કસરી ગુજરા ચલ્દો હો ? સેઠલે સોચ્યો, યદિ યસ વ્યક્તિકો તલબ બઢાઇદીએં ભને યસલે અખૈ લગનશીલતાકા સાથ કામ ગર્નેથિયો । ઉસલે અર્કો દિનબાટ નૈ ત્યસ માનિસકો તલબ બઢાઇદિયો । જબ ત્યસ વ્યક્તિલાઈ એક તારિકબાટ બઢેકો પૈસા પ્રાપ્ત ભયો, તબ ઊ હૈરાન ભયો । તર ઉસલે કસૈલાઈ કેહી ભનેન પનિ ર ચુપચાપસાંગ પૈસા રાખ્યો । બિસ્તારૈ બિસ્તારૈ કુરા આયો ગયો । કહીં ચર્ચા ભણ । ધેરૈ મહિના બિતેપછ્ય ત્યો વ્યક્તિ ફેરિ એકદિન કામમા અનુપસ્થિત ભયો । યો દેખેર સેઠલાઈ ધેરૈ રિસ ઉઠ્યો । ઉસલે સોચનથાલ્યો, કસ્તો કૃતઘન માનિસ રહેછ । મૈલે યસકો તબલ બઢાઇદીએં, ત્યસપછ્ય ન ત યસલે ધન્યવાદ ભન્યો, ન યસલે સહી રૂપમા આપનો કામકો જિમ્મેવારીલાઈ બુઝ્યો । યસકો તલબ બઢાઉનુકો કે ફાઇદા મલાઈ ? યો ભન્ન બિગ્રિયો, માતિયો, સુધ્રિને ત છન્નક નૈ છૈન । ત્યસૈ દિનબાટ સેઠલે બઢાઇએકો તલબ ઘટાડિદિને નિર્ણય ગયો ।

અર્કો એક તારિકમા ત્યસ વ્યક્તિલાઈ ત્યહી પુરાનૈ તલબ દિયો । તર આશ્રચર્ય લાગે કુરા કે ભને યસ પટક પનિ ત્યો વ્યક્તિ ચુપચાપ રહ્યો । ન ચિન્તા, ન પ્રશ્ન । સેઠલે સોચેકો થિયો, યો વ્યક્તિ મસાંગ રિસાઉંડ્એ પ્રશ્ન ગર્ન આઉનેછ્ય તર ત્યસ્તો ભણ । ઉસલે સેઠસાંગ કુનૈ પનિ ગુનાસો ગરેન । યો દેખેર સેઠ ધૈર્ય ભએર ધેરૈ સમય બસ્ન સકેન, ઉસલે સોધેરૈ છાડ્યો— બડો આશ્રચર્યકો માન્દે રહેછ્યો ભાડ તિમી । પહિલે જબ મૈલે તિમી અનુપસ્થિત હુંડા તિમ્બો તલબ બઢાઇદીએં, ત્યતિખેર પનિ તિમીલે કેહી ભનેનો । ર ફેરિ અહિલે જબ મૈલે તિમી અનુપસ્થિત હુંડા તલબ પહિલેકૈ સરહ ઘટાએર દિએં તબ પનિ તિમી ચુપચાપ બસ્થ્યો । યસકો કે કારણ છે તિમીસાંગ ?

ત્યસ વ્યક્તિલે પ્રતિકિયામા ભન્યો— જબ મ પહિલો પટક અનુપસ્થિત ભએકો થિએં ત્યતિખેર મેરો ઘરમા એટા બચ્ચા જન્મિએકો થિયો । તપાઈલે મેરો તલબ બઢાઉંદા મૈલે સોચે— ઇશ્વરલે ત્યસ બચ્ચાકો પોષણકો હિસ્સા પઠાઉનુભએકો હો । ત્યહી સોચેર મૈલે મેરો અરૂ ખુસી કસૈસાંગ પનિ પ્રકટ ગરિનું । દોસ્તો દિન જબ મ અનુપસ્થિત ભણેં, ત્યસ દિન મેરી આમાકો નિધન ભએકો થિયો । તપાઈલે મેરો તલબ કમ ગરિદિનુભયો તબ મૈલે સોચે— મેરી આમાલે આપનો હિસ્સા સાથૈ લિએર જાનુભયો । ત્યસૈલે મ યસ તલબકા કારણ ચિન્તિત હુને કારણૈ છૈન । યો સુનેર સેઠ ખુસીલે ગદગદ ભયો । ઉસલે ફેરિ ત્યો વ્યક્તિસાંગ અંકમાલ ગયો ર આપનો વ્યવહારપ્રતિ ક્ષમા માગ્યો । ત્યસપછ્ય ઉસલે વ્યક્તિકો તલબમાત્ર બઢાએન, ઉસલાઈ અભ બઢી સમ્માન દિન થાલ્યો ર આફૈ નજિકિન પનિ થાલ્યો ।

**નિષ્કર્ષ :** હાસ્તો જીવનમા સામાન્યતાયા સકારાત્મક ર નકારાત્મક દુવૈ પ્રકારકા ઘટનાહરુ ભઇરહન્દ્યાનું । જો માનિસ એટા રાસ્તો ઘટનાલે ખુસી ભએર અનાવશ્યક ઉત્તાઉલો ભઇરહદૈન, ર નકારાત્મક ઘટનાહરુમા પનિ અનાવશ્યક દુઃખ માન્દૈન હર દશામા આપનો સોચલાઈ સકારાત્મક બનાઉંદૈ સચ્ચા લગન ર ઇમાનદારીપૂર્વક કાર્ય ગરિરહન્દ્ય ત્યહી વ્યક્તિલે જીવનમા સ્થાયી સફલતા પ્રાપ્ત ગર્દછ ।



સામાર : મૌજાન દ્વારા ચિકિત્સા

સામાર : Facebook

યદિ મન પવિત્ર દ્વારા નેતૃત્વ કરે રહેનું હોય ત્યાં પરિસરમાં પ્રાપ્ત હુંદ્યું ।

— સન્ત રૈદાસ




## सत्त्वा गीता- १२

**श्री मद्भगवद्गीताका हरेक भगवानुवाच**  
 श्लोकलाई आत्मिक अर्थले (पूर्ण अहिंसक वाणी) बुझन् र बुझाउन सकेमा मात्र सच्चा गीता वा सत् को गीता बन्ने थियो । यही सच्चा अर्थको गीता नै परमपिता परमात्मा “कृष्ण” सत् चिदानन्द स्वरूप, विश्व कल्याणकारी “शिव” को भगवानुवाच हो न कि विश्वका सम्पूर्ण मानव आत्मालाई एकातिर राखी पाण्डव पक्षका एक अर्जुनको मात्र हित वा कल्याणमा लागि परेका “श्री कृष्ण” । पूर्ण हिंसक युद्धका प्रेरकलाई परमात्मा सिद्ध गरी अनुवादित कुनै पनि गीता सच्चा र सबैको कल्याणको लागि आजसम्म न बन्न सकेको छ न बन्नेवाला नै छ । हो यही गीता ज्ञान आर्जनमा सदा तत्पर रहने अर्जुनको रथ रूपी शरीर (क्षेत्र) धारी आत्मा (क्षेत्री)लाई श्रीमतबाट श्रेष्ठ आत्मा, महान् आत्मा बन्ने मतमा चलाउने वा हाँक्ने “कृष्ण” सत् चित आनन्द स्वरूप, विश्व कल्याणकारी “शिव” भगवानुवाचको विश्व कल्याण अर्थको श्लोक सहितको गीता भने सच्चा एवम् सत्य गीता अवश्य हो । जुन गीता ५१५१ वर्ष अगाडि कौरव पक्षसँग हिंसक युद्धले विजय गराउन नकारात्मक ज्ञान दिएका “श्रीकृष्ण”लाई परमात्माको अर्थले सजिएको गीताबाट आजसम्म कोही कसैको कल्याण भएको दिखिएको छैन । गीताको ज्ञान प्रकाशमा वा प्रक्षेपमा आइसकेपछि (द्वापरयुग पछि)को युग वा समय सतोतर्फको बन्नुपर्नेमा कलितर्फ अभ घोर कलि पूर्ण तमोप्रधान अवस्थाले सम्पूर्ण जगत् नै अकल्याणको बन्दा गीताबाट सत्य र सत् ज्ञान जगत्ले नपाएको ज्वलन्त उदाहरण हो ।

देहको भानमा रही अनुवाद गरिएको हरेक गीतामा भगवानुवाचका हरेक श्लोक फरक फरक आ-आफ्नो बुझाई अनुसार अनुवाद गरिएको पाइन्छ । २:३९को श्लोकलाई यथारूप गीताका अनुवादको नेपाली भाषाका रूपान्तरक नारायण प्रसाद अधिकारीको पृष्ठ संख्या ९८ र उनै यथारूपकै हिन्दी भाषाको रूपान्तरक राजीव गुप्ताले फरक भने स्वामी रामदेवकृ गीतामृतको पृष्ठ संख्या ६२ मा अकै, यसरी नै स्वामी राम सुखदासको साधक संजीवनीको पृष्ठ संख्या ११७मा आपनै ढङ्गले फरक फरक अनुवाद गरिएको र अन्य विभिन्न विद्वानहरूले पनि आ-आफ्नै शैलीमा संस्कृत वाक्यको अनुवाद पनि भिन्न भिन्न पाउँदछौं । ती देह भान वा परधर्ममा रहेर गरिएको गीताको अनुवादले सत्य सत् (आत्मा)को उद्गारको गीता कुनै रहेनन् । सच्चा, सत्य अर्थ सहितको गीता पाउनका लागि पढ्ने पाठी स्वर्धर्म वा आत्मा स्वरूपको दृष्टिले सम्पन्न छ भने जोसुकैले जसरी अनुवाद गरिएको भएता पनि बुझ्ने वा लिने त्यही सत्य र सत् अर्थलाई नै हो, जुन अर्थ सम्पूर्ण जीवात्माको र जगत्कै कल्याणको बनोस् । जो-जो देही वा आत्मा स्वरूपमा रहन्छ उसले मात्र सत्यलाई नै देख्छ, सत्य नै सुन्छ र सत्य नै बुझ्छ ।

जीवात्माको दुई सत्ता, एक शरीर- जड र अर्को शरीरी (आत्मा) चेतन वा शरीरधारी हो । यी दुवै सत्ताको स्वभाव अलग-अलग हुन्छ । एउटा हरेक क्षण नाशवान् प्रतिक्षण परिवर्तनशील

भइरहने असत् को हो भने अर्को अनादि देखी एउटै अपरिवर्तनशील सत्य, नित्य सत् हो । यत्तिका भिन्नता भएका ती असत् शरीर र सत् शरीरी वा आत्मा दुवैको संयोगले मात्र निश्चित समयको लागि जीवबाट जीवात्मा बन्दछ वा जडमा चेतनको प्रवेशले चेतनप्राणी बन्दछ । असत् शरीरको सम्पर्कमा आत्मा सत्ले गर्ने व्यवहार वा कर्मले नै आत्मा विकारी वा निर्विकारी बन्न पुगदछ । सच्चा गीताको उपदेश वा श्रीमत नै सर्व मानव प्राणीलाई शरीर र शरीरी (आत्मा)को भेद र त्यही भेदलाई ज्ञानी आफू आत्मा स्वरूपमा नित्य रही शरीरद्वारा सत्कर्म मात्र गर्ने हो । आत्मा र शरीरको भेदमात्र सीमित नबनी दृष्टि र वृत्ति पनि आत्माकै, धर्म पनि त्यही आत्माको (स्वर्धर्म) मा रही श्रीमतलाई यथार्थ पालन गर्दा विकार युक्त परधर्मको शरीर पनि निर्विकारी बनी राजा जनक सरह जीवनमुक्त बन्न



पुगदछ । हालसम्म प्राप्त लाखौं करोडौं संख्याको देहभान (परधर्म) अर्थको गीताले सर्व मानवको कल्याण वा जीवनमुक्तिको कारक बन्नु पर्नेमा भनै जीवन बन्धनको मात्र बनेकाले संसार वा दुनियाँ सतोगमय त बन्न सकेन नै भनै तमोगमयतर्फ निरन्तर गझरहेको छ । यस कारण ती गीता असत् का यानि सच्चा गीता कुनै बनेनन् । जबसम्म म देह वा शरीर हुँ को भावनामा रहेर जति पनि उपदेश, प्रवचन, सत्सङ्गको नामले सुनिरहोस् वा सुनाओस् ती सुन्ने, सुनाउने, लेख्ने, साधना गर्नेहरू कसैको पनि कहिल्यै कल्याण भएन र हुँदैन पनि । चाहे भौतिक विकास चरम उच्चतामा पुगेको होस् सबै असत् र नाशवान् मात्र हुन् ।

२:३८को समबुद्धि (सांख्य योगी, स्थिर प्रज्ञ) त्यही बन्ने हो जो “म” शरीर वा देहमा रहने देही (आत्मा) हुँ भनी मान्ने र त्यही अनुसार स्वर्धर्म (आत्माको धर्म)को कर्ममात्र गर्ने बन्दछ । यसरी २:३९ले समबुद्धि बाहक (सांख्ययोगी)ले नै कर्मयोग अनुसार समबुद्धियुक्त कर्म गर्नेको कर्म बन्धन कहिल्यै बन्दैन । २:४० समबुद्धि सहितको कर्मले धर्मको अभिक्रम नाश (धर्म आरम्भ नै नहुँदै नाश) नभई विपरीत फल (समताको विपरीत

### आध्यात्मिक.....

वास्तवमा जीवन र जगत्को सुमधुर र सौहार्दमय परिचालनका लागि आध्यात्मिक चेतना र व्यावहारिक पक्षको सन्तुलन हुनु जसरी छ । यी दुवै पक्ष जीवनको सुख, शान्ति र समृद्धिका लागि अति आवश्यक हुन्छन् । आध्यात्मिक पक्षले मानिसको आन्तरिक वृत्ति र संस्कारलाई सुन्दर, सबल र सत्यनिष्ठ बनाउँदछ भने त्यसको अभिव्यक्ति हाम्रो दैनिक जीवनको कार्य व्यवहार, क्रियाकलाप र जीवन पद्धतिबाट हुने गर्दछ । वर्तमान युगमा आन्तरिक सोच-विचार आध्यात्मिक चिन्तनका माध्यमबाट परिचालन नहुँदा मानव जीवन र व्यवहारमा मूल्य र रुग्णहरूको अभाव देखिएको छ, जसले गर्दा अनेक प्रकारका समस्या, व्यावहारिक जटिलता र अप्रिय घटना-परिघटनाहरू घट्ने गरेका छन् । आजको समाज भौतिक विपूलता र प्रचुरताका बावजुद पनि अशान्ति, असंतुष्टी र असामञ्जस्यको चपेटामा परेको यथार्थता सबैका सामु विद्यमान छ । तसर्थ यसको पूर्ण सुधारका लागि समाजका सम्पूर्ण व्यक्तिले व्यक्तिगतरूपमा आफ्नो आन्तरिक शुद्धीकरण र उत्कृष्टतालाई आत्मसात गरी व्यावहारिक कुशलता र सत्यनिष्ठ कर्म गर्नु पर्दछ । यसैमा स्वहित र सर्व कल्याण समाहित छ तथा सर्वत्र व्याप्त रहेका विविध समस्याको सहज समाधान हुनेछ । \*

विषमता) साथै स्वल्पम् रहनेलाई मरणको भय रहैदैन । (स्वल्पम्- क्षणभर भए पनि आत्मा आचरणमा रहने) ।

२:४१ एकमा निश्चय आत्माको समबुद्धिको हुन्छ । एकमा निश्चय नहुनेको बुद्धि अनेक शाखाहरूमा बाँडिन्छ । २:४२-४३ अल्पज्ञ मनुष्यहरू वेदका अलंकारिक वाणीको विषय वासनाहरूपी कामना तनमयी, स्वर्गलाई श्रेष्ठ मानी ऐश्वर्यको भोगीले जन्म फल क्रिया विशेषकै वर्णन् गर्दछन् ।

२:४४ वेदमा वर्णित त्रिगुण र राग द्वेषादि द्वन्द्वबाट रहित नित्य स्वर्गलाई श्रेष्ठ मानी ऐश्वर्य भोगमा आसक्त जसको चेतना अपहृत छन् ती एकको निश्चयमा समाधिस्थ हुँदैनन् ।

२:४५ वेदमा वर्णित त्रिगुण र राग-द्वेषादि द्वन्द्वबाट रहित नित्यसत्यस्य अनन्त योगी बन ।

२:४६ ज्ञान सागरको प्राप्तिपछि सीमित ज्ञानको प्रयोजन कम भएजस्तै तत्त्वतः जान्ने ब्राह्मणलाई सम्पूर्ण वेद प्रयोजन रहैदैन । भक्तिमा प्रयोजन रहने सम्पूर्ण वेद ज्ञान प्राप्तिपछि केही अर्थको नरहने रहस्यको उद्गार हो श्लोक २:४६ । \*

.....क्रमशः

पढ्नी थेष्ठ, रत्नगंगर, टाँडी  
फोन नं : ९८४५१४२५२०



## जीवन मूल्य - (८) भावनाशीलता।

**मा**न्यौं भने गङ्गा माता हुन्, मानेनौं भने बगदो पानी.... हो, श्रद्धा वा भावनाले गङ्गालाई माता भनेर सम्मान दिईमा के फरक पछ्च र ? यो सर्वथा उचित नै हुन्छ । किनकि जसरी आमाले जन्म दिएर पालन पोषण गर्नुहुन्छ, यस्तै गङ्गाले पनि जडिबुटीहरूको औषधीय जलसहित रोगीलाई जीवनदान दिन्छन् भनौं पालन पोषण गर्दछन् अनि गङ्गा माता कहलिन्छन् । यसरी नै धरा, गगन वा अग्नि, पवनका लागि पनि हृदयमा कृतज्ञ भावना हुने हो भने यी तत्त्वहरू देवता लाग्दछन् । जड तत्त्व हुन् वा मानव ती सबैलाई देवतुल्य पुजनीय बनाउने श्रेष्ठ गुण हो भावनाशीलता ।

भावनाशीलता अर्थात् कुनै पनि दाता, गुणी, उपकारकर्ता, सहयोगीका लागि मनमा शुद्ध, शुभ वा श्रेष्ठ धारणा राख्नु, माता पिता, गुरुजन, ईश्वरका लागि हृदयमा आस्था, विश्वास र निश्चय जगाउनु । प्रकृतिप्रति अपनत्वको भाव वा दया, संवेदनायुक्त भावना राख्नु, तर्कमुक्त भएर सबै आफ्नो मानु पनि भावनाशीलता नै हो भावनाशीलता त मानव जीवनको आधार हो, यो विना मानिस पत्थरसमान नै हुन्छ । भगवान् पनि भावनाको भोको हुनुहुन्छ । स्वयं शिव भगवानले पनि भावनाको भाडा चुकाउनुहुन्छ । शुद्ध भावनाबाट पत्थरलाई परमात्मा मानेर, पुजाले पनि प्रभु प्रसन्न हुनुहुन्छ । भावनाशीलताको बल त तीनै लोक वा तीनै कालमा अतुलनीय हुन्छ । सम्बन्धलाई प्रगाढ बनाउनमा आफ्नोपनको भावनाले अमृतको काम गर्दछ दुखीको वेदना वा पीडामा स्नेहलेप लगाउँदछ । परमात्मानन्द वा सदाबहार सुखको स्वाद एक भावनाशीलताले मात्र चालन सक्दछ । भावनाशीलताले दिललाई उदार वा विशाल बनाउँदछ ।

कुनै गाउँमा एउटा साधूले हरदिन उपदेश दिने गर्दथ्यो । त्यही गाउँमा एउटा नर्तकीले मानिसलाई मनोरञ्जन गर्दथी । एकदिन बाढी आयो । साधु र नर्तकी रहेन् । यमलोकमा उनीहरूको कर्म र तिनीहरूका पछि छुपेको भावनाको आधारमा स्वर्ग वा नर्क दिइने कुरा बताइयो । साधुलाई स्वर्ग पाउने आशा थियो, तर नर्तकीलाई केवल निर्णयको प्रतीक्षा थियो । त्यही समयमा घोषणा भयो— साधुलाई नर्क र नर्तकीलाई स्वर्ग दिइन्छ । यो कुरा सुनेर साधुले क्रोधित हुँदै सोध्यो, यो कस्तो न्याय हो ? म जीवनभर उपदेश दिई जीवन बिताएँ, र अहिले मलाई नर्क प्राप्त भयो ? त्यतिखेर ऊ सोच्दथ्यो, नर्तकी त आफ्नो पेट भर्नका लागि नाचिरहेकी छे, तर उसको भावना यो थियो— आफ्नो कला ईश्वरको चरण अर्पित गरिरहेकी छु । तिमी उपदेश दिई गर्दा पनि सोच्दथ्यौ, नर्तकीको नृत्य देखन पाए त देखन जाने थिएँ, तिमीले ईश्वरको यस महत्वपूर्ण सन्देशलाई भुल्यौ— मानिसको कर्मभन्दा अधिक उसको कर्मको पर्दापछि कस्तो भावना छ, यसले महत्व राख्दछ ।

वास्तवमा भावनाशीलता त निर्मल हृदयबाट बग्ने सरिता हो, जसको निर्मल नीर (शुद्ध भावनारूपी जल)बाट प्रेम, क्षमा, सहानुभूति, दया, परोपकार, सहनशीलताजस्ता दिव्य गुण फल्न फुल्न थाल्दछन् । महान् सन्त ज्ञानेश्वरजीले प्रेम भावनाद्वारा सबैलाई आफ्नो माने साथै जसले जस्तो-जस्तो कामना गर्दछ उसलाई त्यस्तै-त्यस्तै प्राप्ति होस् यस्तो सबैका लागि विशाल भावना शुभकामना सन्देश व्यक्त गरे, यसै वसुधैव कुटुम्बकम्को वृहद भावनाले उनलाई सन्त मण्डलीद्वारा माताको उपाधी दिलाइयो । जसद्वारा उनी सर्वश्रेष्ठ सन्त पनि कहलिए ।

जसको मनमा शुभ भावना हुन्छ उसले ईश्वरलाई सहज याद गर्न सक्छ । जसको हृदयमा निर्मल भावना गङ्गाका निर्मल जलसमान बगिरहन्छन् ऊ सारा संसारको सहारा वा दुखी जनहरूको आँखाको नानी बन्दछ । तर भावनाहीन व्यक्ति त जड पत्थरसमान पाषण हृदयी हुन्छ । वास्तवमा जीवन सच्चाइसँग जिउनमा भावनाले जीवनमा रस भर्दछ र जिउनुको आनन्द बढाइदिन्छ । अतः भावनाशीलतालाई अपनाओ र भावनाको पुष्पले प्रभूलाई प्रसन्न गरौ, यो मेरो शुभकामना छ । \*

ब्रह्माकुमार छेमन्त, शान्तिवन, आबूरोड

मन द्य बुद्धिलाई युउटै द्यक्तिशाली स्थितिमा स्थित गर्नु— यो नै युकान्तवाल्सी बन्नु हो ।

## गुण महिमा

दिलमा छौ बाबा, तिमी आँखाका नानीमा छौ साथमा छौ बाबा, वरिपरि तिमी तिमी नै छौ ज्ञानका सागर बाबा, अमृत बेला तिमी यहाँ कहीं छौ सर्वशक्तिमान् बाबा, वरिपरि तिमी तिमी नै छौ ।

सबका नाथ बाबा, तिमी सबका मीठा प्यारा छौ सद्गति दाता बाबा विधाता तिमी, तिमी नै पिता हौ सीकिलधे बाबा तिमी गाइड सद्गुरु तिमी हौ शान्तिको सागर बाबा, विधाता तिमी, तिमी नै प्रिय छौ ।

सत्यम् सुन्दरम् बाबा, तिमी शिव कल्याणकारी हौ ज्योति स्वरूप बाबा, निराकारी तिमी, तिमी परमात्मा हौ आनन्दका सागर बाबा, तिमी बिन्दु सिन्धु तिमी हौ पतित पावन बाबा, निराकार तिमी, तिमी परमात्मा हौ ।

दिव्यताका भण्डार बाबा, तिमी पावर, आत्माका ऊर्जा हौ शक्तिको सञ्चार बाबा, यादमा तिमी, तिमी नै छौ प्रेमको सागर बाबा, तिमी खुसी, दयाका सागर हौ पारसनाथ शिवबाबा, गुणवान् तिमी, तिमी नै हौ ।

कृतीश्वराज रिमाल, गैडाकोट

## ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा

वसन्त ऋतुको प्रत्येक बिहानी सूर्यका सुनौला प्रकाशहरूले रङ्गिएका ती विशाल हिमालहरू अनि ती विशाल हिमालहरूका काखका रहेका ती हरिया पहाडहरूमा लाली गुराँसका अति सुन्दर सुन्दर फूलहरू फुलिरहेजस्तै आज नेपाल लगायत विश्वका एकसय पैतालीस राष्ट्रहरूका ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयहरूमा प्रत्येक बिहानी शिव भगवान्को ज्ञान सूर्यका किरणहरूले रङ्गिएका दिव्य ज्ञानहरूका अति सुन्दर-सुन्दर फूलहरू सधैं यहाँ फुलिरहेका छन् ।

बाँको गोदान पाठ, मरतापुर

शिवबाला



**धेरै** पटक व्यवहारको व्यापक स्वरूपलाई हामी बुझनै सक्दैनौं । मनुष्यलाई स्वभावतः बुद्धि प्राप्त छ । कसैलाई बुद्धिको प्रखरताका कारण बुद्धिमान् भनिन्छ । कसैलाई मन्द बुद्धि हुने भएकाले अल्पबुद्धि भनिन्छ । तर यति त निश्चित हो— बुद्धि हर आत्माको निजी सम्पत्ति हो ।

**दृष्टिकोणको शक्ति :** मनुष्यमा बौद्धिक क्षमता हुँदा-हुँदै पनि यो सधै जरुरी हुँदैन— ऊ सम्पूर्ण वस्तुस्थितिलाई यथार्थ बुझन सक्षम होस् । जुन बेला हामी कसैलाई सल्लाह दिन्छौं तब यही सम्भवएर दिइरहेका हुँन्छौं— म अमुक व्यक्तिभन्दा बढी समझदार छु । वा मेरो जिति पनि अनुभव छ त्यो त्रैकालिक रूपबाट बिलकुलै सही छ । हुनसक्छ जसलाई सल्लाह दिइरहिएको हुँच उसको परिस्थिति फरक छ । उसको स्वभावतः बुद्धि हुँच नै । उसलाई पनि पहिलेबाट नै ज्ञात हुँच । भावार्थ यो कि बुझ्ने र बुझाउनेका बीचको दृष्टिकोणमा भिन्नता रहिरहन्छ । यो अकाद्य सत्य हो कि मानिसको दृष्टिकोण आफैमा धेरै शक्तिशाली चीज हो । दृष्टिकोणको निष्ठाकै बलमा सबै प्रकारका विषमतामा पनि अप्रभावित रहेर जीवन बिताउन सकिन्छ । तर दृष्टिकोणको सङ्गाममा विरोधाभासी स्थितिले पुरुषार्थको तीव्रतामा जीवन पर्यन्त दिवारको काम गरिरहन्छ । ऊर्जा व्यर्थ खर्च हुनुको अतिरिक्त केही सकारात्मक हुन सक्दैन ।

**दृष्टिकोणको व्यापकताको बुझाई :** पारस्परिक दृष्टिकोणको भिन्नता यसैले लामो समयसम्म भइरहन्छ, किनकि एक अर्काको दृष्टिकोणको मूल्यलाई बुझनमा कमी रहन जान्छ । दृष्टिकोणको व्यावहारिकताले जीवनको त्यस आयाममा खरो उत्रिएको देखिदैन जुन आयाममा केही विशिष्टतालाई अनुभव गर्न सकिन्थ्यो । केही सकारात्मक उपयोगितालाई साकार गर्न सकिन्छ । हो, हुन सक्छ कुनै एउटा दिशा, कुनै एउटा दृष्टिकोणबाट कुनै कुरा ठीक लाग्दछ तर जीवनको केवल एउटामात्र पक्ष त हुँदैन । हुन सक्थ्यो, अर्को पक्षबाट देखाले त्यो कुरा सही लाग्नसक्छ । सबै पक्षका मूल्यपरक बौद्धिक क्षमताको अभावमा यस्तो कसमकसको स्थिति निर्मित हुनजान्छ ।

**निलम्बनबाट निराकरणको प्रयास :** परिवार, समाज, राष्ट्र र वैश्विक स्तरमा अनेक नयाँ पुराना नसुलिभएका समस्याहरू आफ्ना सिर उठाएर खडा छन् । विचार गरौ, यस्तो स्थिति किन हुँच ? यो ज्ञात हुँदा हुँदै पनि— हरेकको भूमिका आ-आफ्नो हुँच, तर फेरि पनि, कसैले आफूलाई कम सम्भदैन । आ-आफ्नो भूमिकाभन्दा पनि अतिरिक्तरूपले पाउ पसार्ने आतुरता । बिडम्बना यो छ— कुनै पनि मूल्यमा कोही पनि स्वयम्भलाई कम मान्न तयार छैन । कुनै हल ननिस्किएपछि त्यसलाई निलम्बन गर्नुसिवाय हामीसँग कुनै विकल्प रहैन । निलम्बन गर्नु परिस्थितिलाई सुधार्नु होइन । निलम्बनबाट स्वभावतः स्थिति खराबभन्दा अझ खराब बन्दै जान्छ । ऊर्जा व्यर्थ खर्च हुँदा हिसाब बन्दछ नै । के यस प्रकारको स्थिति अझ नविग्रियोस् यसका लागि केही गर्न सकिन्छ ? यी

## साही दिशाको चुनाव

ब्र.कृ. किसानद्वाता, शान्तिवन, आबुरोड कठिनाईहरू विश्वस्तरीय समस्याहरू हुन् । प्रश्न उठ्दछ, यस्ता परिस्थितिको कुनै सटिक हल छ ?

**अध्यात्ममा समाधानको शक्ति छ :** हामीले तथाकथित ज्ञानका भ्रान्तिहरूलाई तोड्नुपर्छ । हामीले आफ्नो हृदयको द्वार खोल्नु छ ताकि त्यसमा व्यवहारिकताको अन्तःप्रज्ञाको किरण प्रवेश गर्न सकोस् । सच्चा अर्थमा अन्तर्निहित भावनाहरूलाई बुझ्ने र बुझाउने सम्बेदनशीलता व्यक्तित्व बन्नु पर्छ । अध्यात्मको आलोकमा यो स्पष्ट देखिन्छ समस्या कहाँ छ र यसको निराकरण कसरी गर्न सकिन्छ । तर कोही बेला त मूल समस्या नै यो हुँच— अध्यात्मको आडमा अयथार्थ मान्यता नै आफ्नो जड जमाएर बसेको हुँच । बिडम्बना यो हुँच— कुनै परिस्थितिमा अध्यात्मका साधकहरूलाई पनि यो समझमा नै आउँदैन— उनीहरूका पूर्वाग्रहले अहिलेसम्म पनि मानसिक दबाब पारिरहेका छन् । उनीहरूले स्वयम्भलाई आफ्नो पुरानो साँचो ढाँचोमा नै धेरै सुदृढ मानेर चलिरहेका हुँचन् ।

**स्वयंलाई सही मूल्यांकन गरौ :** सामाजिक काम चलाउ व्यवस्थाको अनुसार स्वयंको सही मूल्यांकन गर्नुपर्छ । आफ्नो विशेषता एवम् विशिष्टताहरूका अनुसार स्वयंको सही पहिचान । स्वयंलाई स्वयंको सही भूमिकामा अनुवभ गरौ । आफ्नो निजतामा आन्तरिकतालाई गहनतासँग अनुभूतिमा लिएर आउनु पर्छ । सबैले आ-आफ्नो निजी भूमिकामा अनुभव गर्ने हो भने कसैले कसैसँग युद्ध गर्नु पर्दैन । यो स्वयंको आत्मा मूल्यांकले हामीलाई आत्म-सन्तोष प्रदान गर्दछ । यसबाट व्यर्थ चिन्तन र वाद विवादबाट बच्न सकिन्छ । निरर्थक र त्वरित प्रक्रिया हुँदैन ।

**व्यक्तित्वको सही पहिचान :** देश, काल, परिस्थितिलाई ठीकसँग बुझ्नुपर्छ । सम्बन्धमा अमुक व्यक्तिको व्यक्तित्वलाई पूरै बुझ्नुपर्छ । शुभ भावना, ज्ञानको समझ र राजयोगको अभ्यासद्वारा अन्तःकरणलाई पूर्णतः शुद्ध बनाउनु पर्छ । शुद्धताद्वारा नै दृष्टिकोण स्वतः शुद्ध र श्रेष्ठ बन्दछ । जुन चीज जस्तो छ त्यसलाई त्यस्तै देख्न सकिन्छ । व्यक्तिलाई चिन्ने योग्यता विकसित हुँच । आफ्नो दृष्टिकोणको व्याख्या आत्मीयतापूर्वक हुनु राम्रो । कसैलाई निच देखाउने भावनाले नहोस् । स्पष्टीकरण चाहे कुनै पनि विषयको होस् । जीवन विषयक व्यावहारिक पक्षमा आत्मीयताको भावको हुनु अनिवार्य सर्त हो ।

**भूतकाल र भविष्यको पारदर्शी चिन्तन :** चिन्तनमा पारदर्शीता जरुरी छ । कुनै बेला वर्तमान स्थिति वा भूतकालको स्थितिको अवधारणाद्वारा तार्किकता पैदा हुन जान्छ । फलानो व्यक्तिको वर्तमान समय स्थिति त यस्तो छ । पहिले यो कस्तो व्यक्ति थियो, परिस्थिति कस्तो थियो यो हामी राम्रोसँग जान्दछौं । पूर्वाग्रहले दूरदर्शीतामा अवरोध ल्याउँछ । यो सही हो— भविष्यको जीवनको

आधार वर्तमानको स्थितिको अनुसार नै बन्दछ । तर वर्तमानको कुन पलमा भविष्यको आधार गाडिने हो, यसको अन्दाज कसैले लगाउन सक्दैन । यसैले विचार गरै— ‘तिमी सिंह हौ भने म सवा सिंह हूँ भने स्थिति पैदा गरेर के लाभ ! केवल वर्तमान वा अतीतलाई मात्र नहेरै । दूरदर्शी भएर सोचौं । आध्यात्मिक बनेर पनि पारदर्शी चिन्तनबाट यथार्थको बोध भएन भने आध्यात्मिक बन्नुमा के लाभ ! चिन्तनको दूरदर्शीताद्वारा बुद्धि विशाल हुँच । जसले वर्तमान स्थितिलाई ठोस् प्रमाण मानिरहेका हुँच्न, समयले उनीहरूलाई यस्तो महसुस गराउने छ । उनीहरू एकाएक भन्न थालेछ्न— वास्तवमा वस्तुस्थिति यस्तो किति पनि थिएन जस्तो कि मैले सोचेको थिएँ । एकातर्फ लक्ष्य केन्द्रित भएर उन्नतिको सिँडीहरू चढै जाने स्थिति र अर्कोतर्फ केवल पूर्वाग्रहको दृढता । बिस्तारै-बिस्तारै वर्तमान भूतकाल हुन जान्छ । भविष्यकाल वर्तमानमा बदलिए जान्छ । स्थिति केको के बन्दै जान्छ ।

**बुद्धिबलमात्र होइन.** हृदयको उदारचितता पनि चाहिन्छ : यो सत्य हो— यस विश्व नाटकमा बुद्धि बलद्वारा धेरै कुरा घटित हुँच्न । तर जीवनमा हर समय सबै कार्य केवल बुद्धिबलद्वारा मात्र हुँदैन । सीमित चेतनाद्वारा उत्पन्न तथाकथित बुद्धिको स्वभाव हुँच— ऊ मार्गबाट हट्दै-हट्दैन । नयाँ-नयाँ विचार पैदा गरिरहन्छ र संघर्ष गरिरहन्छ । दिव्यताको मार्गमा अधिबद्धे व्यक्ति व्यर्थको अलमलमा पैदैन । भावना र विवेक दुवै पक्ष मजबुत होऊन् । हृदयको भावनाले तीव्रतम गतिबाट कार्य गर्दछ । अन्तसम्बन्धहरूमा अन्तःस्थलको गहिराइबाट उठेको भावनाको मूक भाषालाई सुन्ने क्षमताको विकाश गर्नुपर्छ । आत्माको भावजगत् पनि सक्रीय छ । भावनाको पवित्रताद्वारा भाव जगत्को उदात्तीकरण हुँच । विश्लेषण विवेचनद्वारा यो स्पष्ट त हुँच, परिस्थितिको निर्मित हुनमा त्यो कुन चाहिँ पक्ष हो जसलाई व्यावहारिकतामा उपयोग गरिएको छैन । तर फेरि पनि विषमताभन्दा माथि उठ्ने सुरुवात त स्वयंले नै गर्नु पर्छ । सही दिशाको चुनाव त स्वयंले नै गर्नु पर्छ ।

**भामक चक्रको पहिचान र सही दिशाको चुनाव :** साहसी व्यक्तिले परिस्थितिलाई डटेर सामना गर्दछ । तर जब स्थितिले अझ बढी गम्भीर रूप धारण गर्दै जान्छ, जब समयको सीमा हुँच र दृष्टिकोण (पूर्वाग्रह)को टकराब हुँच, तब बुद्धिमानी यसैमा हुँच कि कुनै अन्य विषयमा चिन्तन गरियोस् । केही सकारात्मक, सृजनात्मक होस् । यो परिस्थितिबाट पलायन हुनु होइन । अपितु, यो त सही दिशाको चुनाव हो । चुनाव गरेपछि नै केही हल निस्कन सक्छ । परिस्थितिमा डटिरहेर व्यर्थ समय गुमाउनको सद्वा केही सृजनात्मक गर्नु नै राम्रो हो । भावार्थ हो कि त्यही सार्थक गरियोस् जहाँ कुनै उपयोगिता होस् । जहाँ व्यक्तित्वको नितान्त निजतालाई बुझेको हार्दिक स्वीकार भाव रहोस् । अध्यात्मकको अभिव्यक्तिले त्यहीं शोभा दिन्छ जहाँ निजानन्द रसमा चुरुम्म हुनेहरूको जिजासा जागृत होस् । \*



**लक्ष्मीपुर, चितवन :** मेडिटेसन शिविर शुभारम्भ समारोहका मुख्य अतिथि स्थानीय विकास अधिकारी श्रवण कुमार पोखेलाई ईश्वरीय उपहार प्रदान गर्नुहुँदै ब्र.कु. सुनिता साथमा वरिष्ठ समाजसेवी देवी ज्ञवाली ।



**ब्रह्मपुर, चितवन :** मेडिटेसन शिविरको उद्घाटन गर्नुहुँदै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव कुमार पाण्डे, प्रशिक्षक ब्र.कु. राजु, ब्र.कु. सुनिता तथा अन्य ।



**हेटौडा :** पुष्पलाल पीसपार्कमा शंकरको मूर्ति अनावरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर बी.क., ब्र.कु. सुशीला दिदी तथा अन्य ।



**मंगलपुर, चितवन :** मेडिटेसन शिविरको उद्घाटन गर्नुहुँदै नेपाल रेडक्स सोसाइटीका केन्द्रिय उप-महामन्त्री हरि न्यौपाने, डा. होम बहादुर बस्नेत, ब्र.कु. सुनिता, ब्र.कु. सविता तथा अन्य ।

**धादिङ :** विश्व हिन्दू महासंघ नेपालका केन्द्रिय सभापति नील प्रसाद भण्डारीलाई ईश्वरीय उपहार प्रदान गर्नुहुँदै ब्रह्माकुमारी नन्दा दिदी ।



**लंकु, चितवन :** मेडिटेसन शिविरको उद्घाटन गर्नुहुँदै वरिष्ठ समाजसेवी भूपति सापकोटा, ब्रह्माकुमारी अम्बिका, ब्रह्माकुमारी सविना, प्रशिक्षक ब्र.कु. राजु घले तथा अन्य ।



**उल्लिखारी, मोरड :** आध्यात्मिक कार्यक्रमपश्चात् कवियत्री वैजयन्ती मिश्रलाई ईश्वरीय उपहार प्रदान गर्नुहुँदै ब्रह्माकुमारी मीरा ।



**रत्ननगर, टाँडी :** "मीस नेपाल" घोषित (२०१६) अस्मी श्रेष्ठलाई ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रमा ईश्वरीय उपहार प्रदान गर्नुहुँदै ब्रह्माकुमारी शर्मिला साथमा सरस्वती श्रेष्ठ ।

**कांग्रसचोक, नवलपरासी :** ब्रह्माकुमारी पाठशालामा भण्डोतोलन गर्नुहुँदै गैडाकोट नगरपालिकाका कार्यकारी प्रमुख श्रीकृष्ण नेपाल, ब्रह्माकुमारी लक्ष्मी दिदी, प्रशिक्षक ब्रह्माकुमार राजु, ब्रह्माकुमार मणि तथा अन्य ।



**टाउन, भरतपुर :** खुसियाली जीवन तथा स्वस्थ समाजका लागि मेडिटेसन शिविरको उद्घाटन गर्नुहुँदै डा. तिलचन्द्र भट्टराई, ब्र.कु. सुवर्ण, ब्र.कु. सीता, प्रशिक्षक ब्रह्माकुमार राजु घले तथा अन्य ।

**आदरणीय पाठकवृन्द,**  
आध्यात्मिक ज्ञानद्वारा सबैलाई आलोकित गर्ने शुभ इच्छालाई साकार रूप दिने क्रममा ज्ञानज्योति मासिक पत्रिकालाई विगत सोह वर्षदिखि हजुरहरू समक्ष पठाउने मौका पाएका छौं । हजुरहरूको न्यानो सहयोगले हामीलाई अभ उमङ्ग उत्साह र हौसला प्रदान गरेको छ । हजुरहरूको यो सहयोगप्रति ज्ञानज्योति परिवार हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छ । यसैगरी आगामी दिनहरूमा यो पत्रिकाले अझै स्तरीयता तथा गुणात्मक संख्या बढाई परमपिता परमात्माको सन्देशलाई जन-जनसमक्ष पुऱ्याउन यहाँहरूको ठुलो योगदान रहने कुरामा विश्वस्त छौं । हामीलाई विश्वास छ, श्रावण महिनाबाट नयाँ अड्क सुरु हुने भएकोले आवश्यक संख्या समयमा नै टिपाइदिनु भएमा त्यसै अनुसार पत्रिका उपलब्ध गराउन सजिलो हुनेछ । सहयोगको लागि धन्यवाद ।

**द्रष्टव्य :** ज्ञानज्योति पत्रिकाको वार्षिक शुल्क हालसम्म रु१००/- भएकोमा पत्रिकाको आगामी वर्ष (वर्ष १७)को नयाँ अड्कबाट रु१२५/- हुने व्यहोरा पनि जानकारीका लागि अनुरोध गर्दछौं ।

-ज्ञानज्योति परिवार



**प्रापक :**

सिन्धुली युफ. युम. भरतपुर तथा ब्रह्माकुमारी दायरेयोग सेवाकेन्द्र नाटायणगढको संयुक्त प्रस्तुतिमा 'मूल्य जागृति' मङ्गलबाट बिहान ५:१५ बजे सिन्धुली युफ. युम. १९.६४४८ प्रस्तावन भइरहेको कुटा सहर्ष जानकारी गराउँदछौं ।  
—ज्ञानज्योति पाठिवाट

**संस्करक :** निर्देशक ब्रह्माकुमारी दायदिदी  
**सम्पादक :** ब्रह्माकुमार विजयालय दिग्देल

**सल्लाहकाट :** ब्रह्माकुमार दामसिंह येउ  
**सह-सम्पादक :** ब्रह्माकुमार भागवत नेपाल

**प्रधान सम्पादक :** ब्रह्माकुमार अर्जुन श्रेष्ठ  
**प्रकाशक :** ब्रह्माकुमारी मलिट ग्राफिक प्रा. लि., बाप्कल, काठमाडौं।